



# लोक सेवा आयोग

## सुर्खेत कार्यालय



वीरेन्द्रनगर, सुर्खेत

सूचना नं. :- १७/०७९-८०, मिति: २०७९/०५/१२

रा.प. अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको  
लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।

लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतको विज्ञापन नं. १४७५७-१४७६२/०७८-७९ (खुला/समावेशी), संयुक्त र एकिकृत परीक्षा अन्तर्गत रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको लागि **डोल्पा परीक्षा केन्द्र** राखी अनलाइन दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षा निम्न मिति, समय र स्थानमा संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

**परीक्षा कार्यक्रम**

क्र.स.	विषय	परीक्षा प्रणाली	परीक्षा मिति र समय	अवधि
१	सामान्य ज्ञान तथा आधारभूत कार्यालय सीप परीक्षण	वस्तुगत बहुवैकल्पिक प्रश्न	२०७९/०५/२५, विहान ११:०० बजे	४५ मिनेट

**परीक्षा केन्द्र**

क्र.स.	रोल नं.	परीक्षा केन्द्र
१	सबै उम्मेदवार	श्री सरस्वती मा.वि. दुनै, डोल्पा ।

**द्रष्टव्य :- (परीक्षार्थीहरूले अनिवार्य रूपमा पालना गर्नु पर्ने विषयहरू)**

- प्रवेशपत्र बिना परीक्षामा सम्मिलित नगराइने हुँदा प्रवेशपत्र अनिवार्य रूपमा साथमा लिई परीक्षा सञ्चालन हुनु भन्दा कम्तीमा १ घण्टा अगावै परीक्षा भवनमा आइपुनुपर्नेछ । प्रवेशपत्रको प्रतिलिपि आवश्यक पर्ने उम्मेदवारले यस कार्यालयबाट अनिवार्य रूपमा परीक्षा सञ्चालन हुनु भन्दा एक दिन अगावै प्रवेशपत्र लिइसक्नु पर्नेछ ।
- परीक्षा दिन आँउदा नेपाली नागरिकताको सक्कल प्रमाण पत्र वा नेपाल सरकारद्वारा जारी गरिएको फोटो सहितको कुनै पनि परिचय-पत्र सहित उपस्थित हुनुहोला अन्यथा परीक्षामा सम्मिलित गराइने छैन ।
- परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशन पूर्णरूपमा पालना गर्नु पर्नेछ ।
- परीक्षा भवनमा झोला, मोबाइल फोन तथा अन्य इलेक्ट्रोनिक डिभाइसहरु लैजान निषेध गरिएको छ ।
- परीक्षामा कालो मसी भएको कलम/ डटपेन मात्र प्रयोग गर्नु पर्नेछ ।
- उम्मेदवारले अनिवार्य रूपमा मास्क लगाई परीक्षा केन्द्रमा प्रवेश गर्नु पर्नेछ साथै आफ्नो प्रयोजनको लागि स्यानिटाइजर तथा खानेपानी स्वयंले लिई आउनु पर्नेछ ।
- परीक्षा केन्द्रमा प्रवेश गर्दा, शौचालय प्रयोग गर्दा र परीक्षा केन्द्रबाट बाहिर निस्कदा एक आपसमा भौतिक दुरी कायम गर्नु पर्नेछ ।
- परीक्षार्थीहरूले समूहमा भेला हुने जस्ता कार्यहरु गर्न पाइने छैन ।
- परीक्षा हल र शौचालयमा परीक्षार्थीहरूले अवाञ्छित वा अनुशासनहिन क्रियाकलाप गर्न पाउने छैन ।

(बृज लाल चौधरी)  
कम्प्युटर अपरेटर

(भरत खनाल)  
शाखा अधिकृत

(पूर्णमान श्रेष्ठ)  
उपसचिव